

अङ्क 4

DeKalb County School District लाई अभिभावदन,

समय बितिरहेको छ। विद्यालयहरू पुनः खोल्ने समय आइसकेको छ। कर्मचारीहरू, अभिभावक नेतृत्वकर्ता तथा परिवारहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गरेर मैले डिस्ट्रिक्टको बारेमा थप कुरा जान्ने अवसर प्राप्त गरिरहेको छु र म यो सुन्दर काउन्टी, जुन ठाउँलाई अहिले म घर भन्छु, म यो ठाउँसँग अभ्यस्त हुँदै गइरहेको छु।

यो हप्ता DeKalb काउन्टीको भ्रमणमा व्यस्तताको साथमा बित्यो र यसको विविधता देखेर म दङ्ग परेको छु। क्षेत्रीय सुपरिन्टेन्डेन्ट Trenton Arnold लाई मलाई स्वागत गरेकोमा र क्षेत्र II भर मसँग भ्रमण गरेकोमा धन्यवाद दिन चाहन्छु। यो हप्ता, मैले Druid Hills High School, Fernbank Elementary School, Smoke Rise Elementary School, Idlewood Elementary School तथा Midvale Elementary School को भ्रमण गरे। मैले हाम्रा परिवार तथा विद्यार्थीहरूलाई सेवा प्रदान गर्ने International Welcome Center र Family Impact Hub पनि भ्रमण गर्ने अवसर प्राप्त गरे।

बुधवारको स्थलगत भ्रमणका क्रममा, मैले जुन कुरा पहिल्यै थाहा पाएको थिए उक्त कुरा पुष्टि भएको छ; DeKalb County School District वास्तवमै विशेष छ। प्रत्येक विद्यालयको आफ्नै विशेषता, संस्कृति, शैली र उपस्थिति छ। म अझ बढी विद्यार्थी, परिवार तथा कर्मचारीहरूलाई भेट्ने दिनको प्रतिक्षामा छु।

हामी महत्त्वपूर्ण दिन, अगस्त 17, को नजिक आइरहेका छौं। यस क्रममा के कुरा याद गर्नुहोस् भने जीवन फरक भए पनि शिक्षा अझै पनि एउटा वृहत् संसारमा प्रवेश गर्ने एउटा द्वार हो। हामीसँग अझै पनि पढ्ने, उपलब्धि हासिल गर्ने, सपना देख्ने, बढ्ने र योजना बनाउने अवसर छ। मैले आशा गरेकी छु कि तपाईं 2020 को Back to School (विद्यालय फर्किने कार्यक्रम) भर्चुअल रूपमा मनाउनु हुनेछ, र उत्कृष्ट वर्षको तयारी गर्नु हुनेछ किनभने अवस्था सामान्य नभएपनि हामी एकसाथ विश्वस्त र सफल हुन सक्छौं। म भर्चुअल लर्निङको बारेमा अझै पनि उत्साहित नै छु। मलाई थाहा छ कि हाम्रा शिक्षकहरूले विद्यार्थीहरूका लागि आकर्षक अवसरहरू सिर्जना गरिरहेका छन्।

म एकजना कर्मचारीलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। उहाँले —दुई पटक— मानव श्रोत विभागको अन्तरिम प्रमुखको रूपमा काम गर्नु भएको छ र डिस्ट्रिक्टलाई हौसला र मुस्कुराहटका साथ अगाडि बढाउनु भएको छ। मैले उहाँलाई चिनेको धेरै भएको छैन तर मलाई थाहा छ उहाँको कमी महसुस गरिनेछ। सुश्री Linda Woodard, तपाईंको सेवाका लागि तपाईंलाई धन्यवाद। हामी भविष्यको सफलताका लागि तपाईंलाई शुभकामना दिन चाहन्छौं।

अन्त्यमा, हामीले नयाँ शैक्षिक वर्षको तयारी गर्दै गर्दा DeKalb का परिवारहरू अगस्त 10-13 सम्म हामीसँग सामाजिक सञ्जाल (Facebook, Twitter, and Instagram) मा जोडिनु हुनेछ भनेर आशा गरेका छौं। केही रमाइला फोटोहरू खोज्न र उत्कृष्ट याद तथा सुझावहरू आदान-प्रदान गर्न तयार रहनुहोस्।

विगत तीन हप्ता देखि प्रतिक्रिया दिनु भएकोमा तपाईंलाई फेरि पनि धन्यवाद। Family Impact Hub को विशेष स्पटलाइट हेर्नुहोस्।

तपाईंको #1 प्रशंसक,

Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट